

नेपाल दूरसंचार कम्पनी लिमिटेड
(नेपाल टेलिकम)

खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

सेवा:- प्राविधिक

समूह:-टेलिकम

उप समूह:-टेलिकम

तह:-७

पद:- टेलिकम इन्जिनियर (मेकानिकल)

किसिम:- खुला तथा आ.प्र.

पाठ्यक्रम योजनालाई दुई चरणमा विभाजन गरिएको छ

प्रथम चरण :- लिखित परीक्षा

पूर्णाङ्क :- २००

द्वितीय चरण :- अन्तर्वार्ता

पूर्णाङ्क :- ३०

परीक्षा योजना (Examination Scheme)

१ प्रथम चरण - लिखित परीक्षा (Written Exam)

पूर्णाङ्क :- २००

पत्र	विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली		प्रश्न संख्या X अङ्क	समय
प्रथम	General Awareness, Management & Institutional Awareness Test	१००	४०	वस्तुगत	बहुवैकल्पिक प्रश्न (MCQs)	५० प्रश्न X १ अङ्क	४५ मिनेट
				विषयगत	छोटो उत्तर आउने प्रश्न	६ प्रश्न X ५ अङ्क	१ घण्टा
					लामो उत्तर आउने प्रश्न	२ प्रश्न X १० अङ्क	३० मिनेट
द्वितीय	Technical Subject (Service Specific)	१००	४०	विषयगत	छोटो उत्तर आउने प्रश्न	४ प्रश्न X ५ अङ्क	३ घण्टा
				लामो उत्तर आउने प्रश्न	८ प्रश्न X १० अङ्क		

२ द्वितीय चरण - अन्तर्वार्ता (Interview)

पूर्णाङ्क :- ३०

विषय	पूर्णाङ्क	परीक्षा प्रणाली
अन्तर्वार्ता	३०	मौखिक

द्रष्टव्यः

- प्रथम र द्वितीय पत्रको लिखित परीक्षा छुट्टाछुट्टै हुनेछ।
- लिखित परीक्षाको प्रश्नपत्रको भाषा नेपाली वा अंग्रेजी हुनेछ।
- लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी वा दुवै हुन सक्नेछ।
- वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ। तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन।
- वस्तुगत बहुवैकल्पिक हुने परीक्षामा परीक्षार्थीले उत्तर लेखदा अंग्रेजी ठूलो अक्षर (Capital letter) A,B,C,D मा लेख्नुपर्नेछ। सानो अक्षर (Small letter) a, b, c, d लेखेको वा अन्य कुनै सङ्केत गरेको भए सबै उत्तरपुस्तिका रद्द हुनेछ।
- बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन।
- विषयगत प्रश्नहरूको हकमा एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू (Short notes) सोध्न सकिनेछ।
- विषयगत प्रश्न हुने पत्र/विषयका प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन्। परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरूको उत्तर सोही खण्डको उत्तरपुस्तिकामा लेख्नुपर्ने छ।
- यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जुनसुकै कुरा लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम, विनियम तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ।
- प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ।
- पाठ्यक्रम स्वीकृत मिति : २०८१/१०/२१

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
(नेपाल टेलिकम)

खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

सेवा:- प्राविधिक
तह:-७

समूह:-टेलिकम

पद:- टेलिकम इन्जिनियर (मेकानिकल)

उप समूह:-टेलिकम

किसिम:- खुला तथा आ.प्र.

प्रथम पत्र :

General Awareness, Management & Institutional Awareness Test

Section (A):- General Awareness

MCQs (50 Questions × 1 Mark = 50 Marks)

1. General Awareness and Contemporary Issues (30 Marks)

1.1 Geography, History and Culture

- 1.1.1 Physical geography of Nepal and the world
- 1.1.2 Socio-cultural and economic geography and demography of Nepal
- 1.1.3 Major natural resources of Nepal
- 1.1.4 Geographical diversity, climatic conditions, livelihood and lifestyle of people
- 1.1.5 Major Historical Events of Nepal and the World
- 1.1.6 Notable Events, Personalities and Socio-Cultural Aspects of Ancient, Medieval and Modern History of Nepal
- 1.1.7 Customs, Traditions, Values, Religions, Ethnicity, Languages, Cultures, Arts, Literature, Music and Heritages of Nepal

1.2 Economic Aspects of Nepal

- 1.2.1 Economic Indicators (Economic Growth, GDP, GNP, Per Capita Income, Remittance, Foreign aid & Investment)
- 1.2.2 Infrastructures of Development (Agriculture, Industry, Trade, Tourism, Transportation, Communication, Health, Electricity)
- 1.2.3 Government Planning and Budgeting
- 1.2.4 Current periodical plan of Nepal

1.3 Governance & Organizations

- 1.3.1 The Constitution of Nepal; Federal, Provincial and local Governments
- 1.3.2 General Information on the UNO, WTO, ITU, WB, ADB, AIIB, SAARC & BIMSTEC
- 1.3.3 Public Service Charter and scope of public services

1.4 Contemporary Issues

- 1.4.1 Information on Sustainable Development, Environment, Pollution, Climate Change, Biodiversity, Demography, Urbanization, Science and Technology.
- 1.4.2 Recent Advance and Major Achievements in Telecommunication Sectors.
- 1.4.3 Major Events and Current Affairs of National and International Importance
- 1.4.4 Concept of Good Governance

2. Mathematics and Statistics (20 Marks)

2.1 Mathematics

- 2.1.1 Arithmetical Reasoning, Percentage, Ratio, Average, Profit & Loss, Time & Work, Data interpretation & Data verification
- 2.1.2 Function and Limit, Maxima and Minima, Differentiation and Integration Equations of Straight Lines, Circle, Parabola, Hyperbola, Spheres, Cylinders and Cones

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
(नेपाल टेलिकम)

खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

सेवा:- प्राविधिक
तह:-७

समूह:-टेलिकम

पद:- टेलिकम इन्जिनियर (मेकानिकल)

उप समूह:-टेलिकम

किसिम:- खुला तथा आ.प्र.

2.1.3 Linear Differential Equations, Fourier Series, Fourier Transforms, Fourier Integral, Odd and Even Function, Laplace Transforms, Taylor Series, Z-Transforms

2.2 Statistics

2.2.1 Introduction of Statistics, Mean, Median, Mode, Dispersion, Variance, Correlation and Regression

2.2.2 Probability, Random Variables and Probability Distributions, Samples and Sampling

Section (B):- Management and Institutional Awareness Test
Subjective (6 Questions × 5 Marks + 2 Questions × 10 Marks = 50 Marks)

3. General Management and Marketing

3.1 Management : Concept and Modern Approaches

3.2 Motivation, Leadership, Control, Coordination, Teamwork and Group Dynamics

3.3 Management Information System

3.4 Corporate and Strategic Planning and Management

3.5 Corporate Social Responsibility

3.6 Ethics, Integrity and Responsibility in Business /Service Like Institution

3.7 Business Strategic Planning, Marketing Process, Product Planning, Developing the Marketing Program

4. Project Management & Financial Management

4.1 Project life Cycle

4.2 Network Models: CPM & PERT, Gantt Chart

4.3 Project Scheduling, Resource Leveling, Systems of Project Control, Cost Control, Preparation of Operational Budget, Planning of Quality, Time & Cost Dimensions, Negotiating for Materials, Supplies & Services, Project Monitoring and Evaluation,

4.4 Quality Management & TQM Techniques

4.5 Essential Business & Accounting Terminology, Cost Classification & Analysis, Interest & Time Value of Money, Basic Methodology of Engineering Economics, Cost and Benefit Analysis, Risk Analysis, Investment Decisions, Demand Analysis and Sales Forecasting, Concept of EIRR (Economic Internal Rate of Return) and FIRR (Financial Internal Rate of Return)

4.6 Basic Knowledge of Trial Balance & Balance Sheet, Income Statements, Revenue and Capital Expenditure, Budgeting and Capitalization, Depreciation and Subsidy, Procurement Procedures (FOB, CIF, Liquidated Damages, Letter of Credit, Insurance, Invoice, Bid Security, Performance Bond), Competitive Bidding

5. संस्थागत ज्ञान र सम्बद्ध कानूनहरू

5.1 नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्बन्धी जानकारी: उद्देश्य, संगठनात्मक संरचना र कार्यक्षेत्र

5.2 नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सेवा प्रवाहमा अवलम्बन गरिएका प्रविधि

5.3 सेवाको महशूल दर निर्धारण सम्बन्धी व्यवस्था

5.4 नेपाल दूरसञ्चार प्राधिकरण : स्थापना, लक्ष्य, उद्देश्य, कार्यहरू र भूमिका

5.5 नेपाल सरकारको चालु आवधिक योजनामा सूचना प्रविधि र दूरसञ्चार सेवा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
(नेपाल टेलिकम)

खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

सेवा:- प्राविधिक
तह:-७

समूह:-टेलिकम

पद:- टेलिकम इन्जिनियर (मेकानिकल)

उप समूह:-टेलिकम

किसिम:- खुला तथा आ.प्र.

- 5.6 नेपाल सरकार तथा अन्य सरोकारवाला निकायहरूसंग नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सम्बन्ध
- 5.7 दूरसञ्चार ऐन, २०५३ तथा दूरसञ्चार नियमावली, २०५४
- 5.8 नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्धपत्र र नियमावली
- 5.9 नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कर्मचारी विनियमावली, २०७८ को परिच्छेद-७ बिदा, परिच्छेद-९, आचरण तथा अनुशासन, परिच्छेद-१० सजाय र पुनरावेदन, परिच्छेद-११ अवकाश, उपदान, निवृत्तिभरण तथा अन्य सुविधा
- 5.10 नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आर्थिक विनियमावली, २०७१को भाग -२ को खरिद सम्बन्धी कार्यविधि, भाग ३ को परिच्छेद -१ योजना तर्जुमा वार्षिक कार्यक्रम र बजेट, परिच्छेद-३ कम्पनीको सम्पत्तिको जिम्मा, त्यसको लगत, संरक्षण र बरबुझारथ सम्बन्धी व्यवस्था
- 5.11 कम्पनी ऐन, २०६३ को परिच्छेद -२ कम्पनीको संस्थापना, परिच्छेद-३ प्रवन्धपत्र, विनियमावली र विवरणपत्र र परिच्छेद -५ कम्पनीको साधारण सभा
- 5.12 दूरसञ्चार नीति, २०६०
- 5.13 डिजिटल नेपाल फ्रेमवर्क, २०७६ (डिजिटल फाउण्डेसन बुँदा १ देखि १९ सम्म)
- 5.14 सूचना तथा सञ्चार प्रविधि नीति, २०७२
- 5.15 राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
(नेपाल टेलिकम)

खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

सेवा:- प्राविधिक
तह:-७

समूह:-टेलिकम

पद:- टेलिकम इन्जिनियर (मेकानिकल)

उप समूह:-टेलिकम

किसिम:- खुला तथा आ.प्र.

द्वितीय पत्र :

Technical Subject (Service Specific)

Section (A):- 50 Marks

(2 Questions × 5 Marks + 4 Questions × 10 Marks)

1. Thermodynamics and Heat Transfer

Energy and Energy Transfer, Properties of Common Substance, First Law of Thermodynamics, Second Law of Thermodynamics, Thermodynamic Cycles, Heat Transfer, Boilers, Air Compressors

2. Machine Design

Design Analysis, Design of Machine Components, Design of Power Transmission Elements, Design of Bearings, Load Lifting Devices, Pressure Vessels, Types of Projections, Production Drawings, Computer Aided Design, Design Standardization, Importance of Standardization, International Organizations for Standardization

3. Industrial Engineering

Plant Location and Layout, Production Planning and Inventory Control, Forecasting Techniques, Inventory Functions, Transportation and Assignment Models, Ergonomics, Workplace Hazards and Risks, Hazard Identification and Risk Assessment, Risk Control, Causes and Prevention of Accidents, Fire Prevention and Fire Fighting Equipment, Electrical Safety, Safe Handling of Chemicals, Material Handling and Material Safety Data Sheets

4. Maintenance Management

Reliability, Maintainability, Total Life Cycle, Routine, Fixed Time, Break Down and Shut Down Maintenance, Maintenance Work Load and Budget, Documentation and Recording, Maintenance Audit, Preventive and Predictive Maintenance, Corrosion, Tribology, Total Productive Maintenance (TPM)

Section (B):- 50 Marks

(2 Questions × 5 Marks + 4 Questions × 10 Marks)

5. Heating, Ventilation and Air Conditioning

Principles of Air conditioning, Refrigerant Cycle, Chilling System, Air-conditioning Systems, VRV- Air Conditioning, Central Air Conditioning System, Chilled Water System, Psychometric Chart, Refrigerant Pipe Sizing Methods, Components of Air Distribution System, Duct Fittings, Dampers, Types of Diffusers, Chiller Arrangements, Cooling Tower Arrangement, Air Conditioning System for Data Center

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
(नेपाल टेलिकम)

खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

सेवा:- प्राविधिक
तह:-७

समूह:-टेलिकम

पद:- टेलिकम इन्जिनियर (मेकानिकल)

उप समूह:-टेलिकम

किसिम:- खुला तथा आ.प्र.

6. Automobile Engineering

Introduction to Automobiles, Overview of Thermodynamics of Fuel-air Cycles and Real Cycles, Engine Construction and Operation, Engine Fuels, Fuel System in SI Engine, Fuel System in CI Engine, Ignition Systems, Engine lubrication Systems, Engine Cooling System, Engine Performance and Testing of Engines, Various Components of Electric Vehicle

7. Environment and Pollution Control

Climate Change, Green-House Effect, Acid Rain, Ozone Layer Depletion, Air Pollution, Control of Gaseous Pollutants, Indoor Air Pollution Control, Noise Pollution, Noise Control, Water Pollution, Wastewater Treatment, Solid Waste Management

8. Energy Resources

Energy Consumption Scenario of Nepal, Commercial and Non-commercial Energy, Resources, Hydroelectricity, National Potentials, Achievements and Utilization, Solar Energy and Its Applications, Solar Thermal, Solar Photovoltaic, Biomass Energy, Wind Energy, Methods of Enhancing Energy Efficiency & Energy Conservation, Fuel Cells, Green Hydrogen Economy